



# छार्का ताङ्सोङ गाउँपालिका

## क्षेत्रपालिका समिति

### CHHARKA TANGSONG RURAL MUNICIPALITY

#### कागकोट, डोल्पा



# स्थानीय राजपत्र

## भाग-२

छार्का ताङ्सोङ गाउँपालिकाको रोजगार सम्वाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधि  
२०८० (संशोधन २०८१)

कार्यपालिकाको बैठकवाट स्वकृत मिति:२०८१।१२।२९ (पहिलो संशोधन)

### प्रस्तावना:

छार्का ताङ्सोङ गाउँपालिकामा रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान समस्याहरूको निदान र रोजगारी सिर्जनाका नवीनतम उपाय एव ढाँचा तथा विधिहरूको विकास गर्ने रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव दिन निजी सहकारी तथा गैरसरकारी क्षेत्र र नागरिक समाज एवम सञ्चार जगतसमेतको सहभागितामा रोजगार सम्वाद मञ्च गठन तथा सञ्चालन गर्ने वाञ्छनीय भएकोले

रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम २४ बमोजिम यो रोजगार सम्वाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० तर्जुमा गरी लागु गरिएको छ ।

## परिच्छेद १

### प्रारम्भिक

**१. सक्षिस नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम रोजगार सम्वाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० रहेको छ ।

(२) यो कार्यविधि गाउँपालिकाबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ ।

**२. परिभाषा :** विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस कार्यविधिमा,

(क) “मञ्च” भन्नाले यस कार्यविधिको दफा (३) बमोजिम गठन भएको रोजगार सम्वाद मञ्चलाई सम्झनु पर्दछ ।

(ख) “बेरोजगार व्यक्ति” भन्नाले एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा सलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा सलग्न नरहेको यस गाउँपालिका भित्र स्थायी बसोबास भएको अठार वर्ष देखि उनान्साठी वर्ष उमेर समुहका नेपाली नागरिक सम्झनु पर्दछ ।

(ग) “स्वरोजगार” भन्नाले आफ्नो श्रम, सीप, ज्ञान, श्रोत साधन र पूँजीको परिचालन गरी कुनै वस्तु वा सेवाको उत्पादन, त्यस्तो वस्तु वा सेवाको व्यापार वा कुनै उधोग वा व्यापार व्यवसाय सञ्चालन वा त्यस्तै कुनै उधम वा आय आर्जन गर्ने कार्य सम्झनु पर्दछ ।

(घ) “रोजगारदाता” भन्नाले यस गाउँपालिका गाउँपालिका अन्तर्गतका कार्यालय निकाय, सार्वजनिक संस्थान संघसंस्था उधोग प्रतिष्ठान तथा कानून बमोजिम सञ्चालनमा रहेका रोजगार मूलक निकाय सम्झनु पर्दछ र सो शब्दले नीजी रोजगारीका अवसर उपलब्ध गराउने व्यक्ति वा फर्मलाई समेत जनाउछ ।

(ङ) “रोजगार सेवा केन्द्र” भन्नाले रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम स्थापना भएको रोजगार सेवा केन्द्र सम्झनु पर्दछ ।

(च) “सदस्य सचिव” भन्नाले यस कार्यविधिको दफा (३) को खण्ड(ड) बमोजिम सदस्य सचिव सम्झनु पर्दछ ।

(छ) “सदस्य” भन्नाले रोजगार सम्वाद मञ्च र सो मञ्चले गठन गरेका कार्यदलका सदस्य समेतलाई सम्झनु पर्दछ ।

(ज) “निर्देशक समिति” भन्नाले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम १४ बमोजिम गठित छार्का ताडसोड गाउँपालिकाको स्थानीय निर्देशक समिति सम्झनु पर्दछ ।

(झ) “रोजगार संयोजक” भन्नाले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ५

(१) बमोजिमको रोजगार संयोजक सम्झनु पर्छ ।

(ज) “गाउँपालिका” भन्नाले छार्का ताडसोड गाउँपालिका सम्झनु पर्छ ।

## परिच्छेद २

### रोजगार सम्वाद मञ्चको गठन

३. रोजगार सम्वाद मञ्च (१) यस गाउँपालिकामा रोजगारीको क्षेत्रमा रहेका अवसरको पहिचान समस्याहरूको समाधान रोजगारी सिर्जनाका विधिहरूको विकास गर्न तथा रोजगार सम्बन्धी विषयमा आवश्यक सुझाव दिन एक रोजगार सम्वाद मञ्च रहनेछ ।

(२) उपदफा (१) बमोजिमको मञ्च देहाय बमोजिम गठन हुनेछ ।

(क) गाउँपालिका अध्यक्ष	संयोजक
(ख) गाउँपालिका उपाध्यक्ष	सदस्य
(ग) प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(घ) गाउँपालिकाको आर्थिक विकास समितिको संयोजक	सदस्य
(ङ) गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक	सदस्य
(च) गाउँपालिकामा कार्यरत गैरसरकारी संस्थाहरू मध्ये संयोजकले तोकेको प्रतिनिधि एक जना	सदस्य
(छ) गाउँपालिकामा आवद्ध/कार्यरत निर्माण व्यवसायीहरू मध्ये संयोजकले तोकेको प्रतिनिधि एक जना	सदस्य
(ज) गाउँपालिकाको विपद् व्यवस्थापन समितिको संयोजक वा * <u>सदस्य मध्येबाट</u>	सदस्य
(झ) गाउँपालिका स्तरिय सहकारी सञ्चालको प्रतिनिधि एक जना	सदस्य
(ज) नागरिक समाजको प्रतिनिधि एक जना	सदस्य
(ट) लघुउधम विकास तालिम प्रदायक संस्थाको प्रतिनिधि वा * <u>आर्थिक विकास शाखाको प्रतिनिधि</u> एक जना	सदस्य
(ठ) रोजगार संयोजक	सदस्य सचिव

४. बैठक तथा कार्य सञ्चालन : (१) मञ्चको बैठक संचालन देहाय बमोजिम हुनेछ ।
- (२) मञ्चको बैठक संयोजकको बैठकको अध्यक्षतामा तोकेको मिति, समय र स्थानमा आवश्यकता अनुसार बस्नेछ ।
- (३) संयोजकले आवश्यक ठानेमा कार्यपालिका सदस्य, सम्बन्धित क्षेत्रको विज्ञ एवं कर्मचारीलाई मञ्चको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
- (४) मञ्चको बैठक वस्नु भन्दा कम्तीमा २४ घण्टा अगावै समितिका सदस्य सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यहरूलाई दिनुपर्नेछ ।
- (५) मञ्चका कूल सदस्य सख्याको एकाउन्न प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा सो समितिको बैठकको लागि गणपूरक सख्या पुगेको मानिनेछ ।
- (६) समितिको बैठकको अध्यक्षता यस समितिका संयोजकले गर्नेछ र निजको अनुपस्थितिमा गाउँ उपप्रमुखले गर्नेछ ।
- (७) एक तिहाई सदस्यले समितिको बैठक बस्न लिखित अनुरोध गरेमा संयोजकले १५ दिन भित्र बैठक बोलाउनुपर्नेछ ।
- (८) मञ्चको कुनै सदस्य कुनै कारणवस बैठकमा उपस्थित हुन नसक्ने भएमा संयोजक वा सदस्य सचिवलाई पूर्व जानकारी गराउनु पर्नेछ ।
- (९) मञ्चको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बरावर भएमा बैठकको अध्यक्षता गर्ने व्यतीले निर्णयक मत दिनेछ ।
- (१०) मञ्चका सदस्यहरूले बैठकमा भाग लिए वापत नियमानुसारको बैठक भत्ता पाउनेछन् ।  
|  
\*पहिलो संशोधन
- (११) मञ्चको बैठक सम्बन्धी अन्य कार्यविधि मञ्च आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (१२) मञ्चको निर्णय सो समितिका सदस्य सचिवले प्रमाणित गरि राख्नु पर्नेछ ।
- (१३) मञ्चको निर्णय अनुसारको राय सल्लाह सुझाव र निर्देशन मातहतका कुनै निकायलाई दिनु पर्ने भएमा संयोजक वा सदस्य सचिवको दस्तखत गरी पठाउनु पर्नेछ ।
- (१४) मञ्चको सचिवालय रोजगार सेवा केन्द्रमा रहनेछ ।

**५. उपसमिति गठनः**(१) मञ्चले रोजगारी सम्बन्धी कुनै विषयमा परामर्श लिन वा अध्ययन अनुसन्धान गर्न आवश्यक भएमा कार्यक्षेत्र र समयावधि तोकी आवश्यकता अनुसार बढीमा पाँच सदस्यीय उपसमिति गठन गर्न सक्नेछ ।

(२) उपदफा(१) बमोजिमको उपसमितिले निर्धारित समयमा मञ्च समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।

(३) उपसमितिको कामकाज तथा बैठक सम्बन्धी अन्य कार्यविधि उपसमिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(४) उपसमितिको बैठकमा गाउँपालिकाका पदाधिकारी कर्मचारी वा विषय विज्ञलाई आमन्त्रण गरी राय परामर्श लिन सक्नेछ ।

### परिच्छेद ३

#### रोजगार सम्वाद मञ्चको काम, कर्तव्य र अधिकार

**६. रोजगार सम्वाद मञ्चको काम, कर्तव्य र अधिकारः**(१) रोजगार सम्वाद मञ्चको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) स्थानीय तहभित्र रहेको रोजगारीका अवसर तथा सम्भावनाहरूको पहिचान गर्ने ,

(ख) संघिय,प्रदेश र स्थानीय सरकार र मातहतका निकायहरूबाट सञ्चालन हुने विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरू वीच समन्वय र सहकार्य गर्ने ,

(ग) बेरोजगारीको समस्या समाधान गर्न रोजगारी सिर्जनाका नवीनतम उपाय, ढाँचा तथा विधिहरूको विकास गर्ने,

(घ) बेरोजगारीको समस्यालाई दिगो वा दीर्घकालीन रूपमा समाधान गर्न रोजगारी सम्बन्धी विषयमा आवश्यक निति,रणनीति, कार्यनीति योजना तथा कार्यक्रम तर्जुमा गर्न परामर्श दिने र सहयोग गर्ने ,

(ङ) आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न स्थानीय तथ्यांक संकलन, प्रशोधन, अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्ने गराउने,

(च) आन्तरिक रोजगारी सिर्जनाका लागि रोजगार प्रवर्द्धन गर्न आवश्यक पृष्ठपोषण प्रदान गर्ने,

- (छ) श्रम बजारको माग बमोजिमको रोजगारमूलक तथा सीपमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक समन्वय र सहकार्य गर्ने ,
- (ज) स्थानीय तहमा रहेका रोजगारदाताको प्रोफाइल निर्माण गर्न आवश्यक सहजीकरण गर्ने,
- (झ) रोजगार विनियम सेवा,उधमशिलता विकास,सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई पुनःएकीकरण लगायतका विषयमा एकिकृत रूपमा सेवा प्रवाह गर्न स्थानीय तहलाई सल्लाह सुझाव दिने,
- (ज) मुलुकको आन्तरिक श्रम बजारमा श्रमिकको माग र आपूर्ति गर्न आवश्यक पर्ने श्रमिकको सख्या, ज्ञान,सीप,योग्यता र अनुभवको आधारमा सीप मूलक श्रमशत्तीको विकासमा स्थानीय तहलाई आवश्यक सहयोग,सहजीकरण र पृष्ठपोषण उपलब्ध गराउने,
- (ट) स्थानीय तहको जनसांख्यिक विवरण,रोजगारीको अवस्था र रोजगारी सिर्जना हुन सक्ने क्षेत्र तथा सख्या रोजगारीको सम्भाव्यता, सीप विकास, रोजगार गन्तव्यको नक्साङ्कान, आप्रवासन तथा स्वरोजगार मूलक क्रियाकलाप लगायतको विश्लेषण सहितको स्थानीय रोजगार रणनीति तर्जुमा गर्न आवश्यक राय, सल्लाह उपलब्ध गराउने,
- (ठ) स्थानीय तहमा रोजगारी तथा स्वरोजगारी सम्बन्धी कार्य गर्ने अन्य सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र वा त्यस्ता अन्य निकायद्वारा सञ्चालित कार्यक्रमहरूसँग समन्वय र सहकार्य गर्न राय परामर्श प्रदान गर्ने,
- (ड) श्रमको सम्मान राष्ट्रको अभियान सञ्चालनमा आवश्यक समन्वय र सहजीकरण गर्ने ,
- (ढ) रोजगार प्रदायक निकाय वा सीपमूलक तालिम प्रदायक निकायहरूको विचमा तालिम सञ्चालन गर्न आवश्यक समन्वय गरी श्रम बजारको माग र आपूर्ति विच सन्तुलन कायम गर्न सहयोग गर्ने ।
- (ण) रोजगार सेवा केन्द्रलाई आवश्यक राय सल्लाह सुझाव तथा निर्देशन दिने,
- (त) श्रम बजारमा आवश्यक जनशत्ती विकासका लागि तालिम प्रदान गर्नु पर्ने क्षेत्रहरूको पहिचाननमा सहयोग गर्ने ,

(थ) रोजगारदाता तथा कामदारका बिचमा सिर्जनाहुने विवाद समाधानमा सहजीकरण गर्ने ।

## परिच्छेद ४

### विविध

७. मञ्चलाई आवश्यक पर्ने बजेट व्यवस्था: मञ्चलाई बैठक सञ्चालन अध्ययन अनुसन्धान अनुगमन र प्रभाव मुल्याङ्कन लगायत रोजगारीका क्षेत्रसंग सम्बन्धित नीति योजना कार्ययोजना तर्जुमा गर्न आवश्यक पर्ने बजेट गाउँपालिकाले उपलब्ध गराउनु पर्नेछ ।
८. सूचना तथा कागजात उपलब्ध गराउनु पर्ने: मञ्चले मागेका प्रमाण कागजात उपलब्ध गराउनु कार्यपालिका एवम अन्तरगतका शाखा इकाई निकाय वा कर्मचारीको कर्तव्य हुनेछ ।
९. स्थलगत भ्रमण सम्बन्धी व्यवस्था: मञ्चको निर्णय अनुसार मञ्च वा उपसमितिका पदाधिकारीले आफ्नो कार्यक्षेत्रसंग सम्बन्धित विषयमा संयोजकको स्विकृतिमा संघिय, प्रदेश र स्थानीय तहका निकायहरु गैरसरकारी संस्थाहरु, निजि क्षेत्रलगायतका रोजगार प्रदायक निकायहरु बाट सञ्चालित रोजगारीसंग सम्बन्धित गतिविधि कार्यस्थल तथा आयोजना स्थलमा भ्रमण गर्न सक्नेछ ।
१०. कार्यतालिकाको निर्माण तथा कार्यविधिको पालना: (१) मञ्चले आफ्नो कार्य समयमै सम्पन्न गर्न कार्यतालिका निर्माण गर्नु सक्नेछ र सो कार्यतालिका पालना गर्नु सबै सदस्यहरुको कर्तव्य हुनेछ ।  
(२) कार्यविधिमा उल्लिखित व्यवस्थाको पालना गराउने सम्बन्धमा संयोजकको निर्णय अन्तिम हुनेछ ।
११. समितिको अभिलेख: (१) मञ्चले आफुले सम्पादन गरेका कामको अभिलेख दुरुस्त राख्नु पर्नेछ ।  
(२) मञ्चले आफ्नो कार्यक्षेत्र भित्रको कुनै काम कारवाहीको प्रकृति र विषयको गम्भिरतालाई दृष्टिगत गरी गोप्य राख्नु पर्ने अभिलेखहरु सार्वजनिक गर्नु हुदैन ।  
(३) मञ्चमा भएको छलफल निर्णय र कामकारवाही सँग सम्बन्धित अभिलेख सदस्य सचिव मार्फत सचिवालयले व्यवस्थित गरी राखेछ । त्यस्तो निर्णयको अभिलेख संयोजकको अनुमति विना सचिवालय बाहिर लैजान सकिने छैन ।
१२. अनुगमन: (१) मञ्चले रोजगार सेवा केन्द्र वा अन्य निकायहरुबाट सञ्चालित रोजगारमूलक तालिम आयोजना र स्वरोजगारमूलक उत्पादनमूलक तथा उधमशिलता प्रवर्द्धन गर्ने योजना तथा कार्यक्रमको प्रगति

साथै रोजगारदाताहरु सग भएको सम्झौता बमोजिमको कार्यहरु भए नभएको स्थलगत अनुगमन गर्नु पर्नेछ ।

(२) मञ्चले अनुगमन सम्पन भएपश्चात बैठक बसी छलफल गर्ने र सो छलफल तथा स्थलगत अनुगमनबाट प्राप्त सूचना जानकारी तथा विवरण समेतका आधारमा प्रतिवेदन तयार गरी अनुगमन सम्पन्न भएको मितिले सात दिनभित्र सदस्य सचिव मार्फत छलफलको निमित्त कार्यपालिका समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको प्रतिवेदनमा अनुगमनको क्रममा सम्बन्धित योजना वा कार्यक्रमको अवस्था झलिक्ने गरी लिइएका तस्वीर समेत सलगन गर्नु पर्नेछ ।

१३. प्रतिवेदन पेश गर्नु पर्ने: (१) मञ्चले गरेका कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र वार्षिक प्रतिवेदन कार्यपालिका समक्ष पेश गर्नुपर्नेछ ।

(२) मञ्चले वार्षिक प्रतिवेदन तयार गर्दा प्राप्त निर्देशन राय परामर्श र सुझावहरुको कार्यान्वयन स्थितिको समीक्षा समेत समावेश गर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिमको प्रतिवेदन गाउँपालिकाले सार्वजनिक गर्न सक्नेछ ।

१४. कार्यविधिमा संशोधन वा हेरफेर: गाउँपालिकाले मञ्चको परामर्शमा यस कार्यविधिमा आवश्यकता अनुसार संशोधन वा हेरफेर गर्न सक्नेछ ।

१५. बाधा अड्काउ फुकाउ: (१) यस कार्यविधि कार्यान्वयनको क्रममा कुनै बाधा उत्पन्न भएमा गाउँपालिकाले बाधा अड्काउ फुकाउन सक्नेछ ।

आज्ञाले  
अमरराज सेजुवाल  
प्रमुख प्रशासकीय अधिकृत